

नेपाल राजपत्र

भाग २

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड २३] काठमाडौं, ज्येष्ठ १२ गते २०३० साल [अतिरिक्ताङ्क १०

श्री ५ को सरकार

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट जारी गरिएको तल
लेखिएबमोजिमको अध्यादेश सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०३० सालको अध्यादेश नं. १

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध
धिरुदावली विराजमान भाग्योन्नत महेन्द्रमाला परम नेपालप्रतापभास्कर
प्रोजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल
श्रीतिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम
ज्योतिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु परमा-
धिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र
वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ लाई संशोधन गर्ने बनेको अध्यादेश

प्रस्तावना:- त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ (यत्तर्त्तु "मूल ऐन" भनिएको) लाई
तत्काल संशोधन गर्न आवश्यक भएको र हाल राष्ट्रिय पंचायतको अधिवेशन बमोजिम

आधिकारिकता मुद्रण विभागाद्वारा प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(२)

नेपाल राजपत्र मन्त्रालय

श्री ५ सहाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा १७ बमोजिम यो अध्यादेश जारी गरिएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:- (१) यस अध्यादेशको नाम "त्रिभुवन विश्वविद्यालय (पहिलो संशोधन) अध्यादेश, २०३०" रहेको छ ।

(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।

२. मूल ऐनको दफा २ मा संशोधन:- मूल ऐनको दफा २ को खण्ड (ग) को सट्टा देहायको खण्ड (ग) राखिएको छ:-

"(ग) "शिक्षक" भन्नाले विश्वविद्यालयका इन्स्ट्रुक्चरहरूमा शिक्षा प्रदान गर्ने वा प्रमुखसन्धान कार्यमा निर्देशन गर्ने, प्राध्यापक, सह प्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक समेत सम्मिलित र ती शब्दले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा "शिक्षक" भनी तोकिएको व्यक्तिलाई समेत जनाउँछ ।"

३. मूल ऐनको दफा ६ मा संशोधन:- मूल ऐनको दफा ६ को खण्ड (च) र (छ) को सट्टा देहायको खण्ड (च) र (छ) राखिएको छ:-

"(च) स्नातकोत्तर उपाधि, स्नातक उपाधि र प्रमाणपत्र स्थापना गरी प्रदान गर्ने,
(छ) सम्मानार्थ उपाधि वा अन्य शैक्षिक उपाधि प्रदान गर्ने ।"

४. मूल ऐनको दफा ८ मा संशोधन:- मूल ऐनको दफा ८ को सट्टा देहायको दफा ८ राखिएको छ:-

"८. धर्म, जाति, जात, वर्ण, लिङ्ग वा स्तको आधारमा भेदभाव नगरिने:- धर्म, जाति, जात, वर्ण, लिङ्ग वा कुनै स्तको आधारमा कुनै व्यक्तिलाई विश्वविद्यालयको कुनै पद वा कुनै स्नातकोत्तर उपाधि, स्नातक उपाधि, प्रमाणपत्र वा अन्य शैक्षिक उपाधि हासिल गर्ने वा अध्ययन गर्ने वा सुविधा पाउनुबाट बन्चित गरिने छैन ।"

५. मूल ऐनको दफा २१ मा संशोधन:- मूल ऐनको दफा २१ को सट्टा देहायको दफा २१ राखिएको छ:-

"२१. राष्ट्रिय विकास सेवा:- उच्च शिक्षामा अध्ययन गर्ने सर्वे विद्यार्थीहरूलाई

कम्तीमा एक वर्ष तोकिएबमोजिम राष्ट्रिय विकास सेवामा काममा लगाएपछि

अधिविश्वविद्यालयले स्नातकोत्तर उपाधि वा स्नातक उपाधि प्रदान गर्नेछ ।

६. मूल ऐनको दफा ३१ नव संशोधन:- मूल ऐनको दफा ३१ को उपदफा (२) को खण्ड (च) को सट्टा देहाकको खण्ड (च) राखिएको छ:-

“(च) छात्रहरूको प्रवेश, स्नातकोत्तर उपाधि, स्नातक उपाधि, प्रमाणपत्र वा अन्य शैक्षिक उपाधिको लागि पाठ्यक्रम, शिक्षण स्तर र परीक्षा प्रणाली ।”

७. रूपान्तर:- (१) मूल ऐनको दफा ४ को खण्ड (अ), दफा ६ को खण्ड (घ), (ङ) र (द), दफा १६ को उपदफा (१), दफा २७, दफा ३१ को उपदफा (२) को खण्ड (ड), (ज) र (झ) मा रहेको “प्राध्यापक” भन्ने शब्दको सट्टा “शिक्षक” भन्ने शब्द राखी रूपान्तर गरिएको छ ।

(२) यो अध्यादेश प्रारम्भ हुँदा विश्वविद्यालय सेवान्तर रहेका प्रोफेसर, रीडर, लेक्चरर र असिस्टेन्ट लेक्चररलाई क्रमशः प्राध्यापक, सह प्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापक नामकरण गरी रूपान्तर गरिएको छ

मार्गाले-

चूडामणिराज सिंह मल्ल
धो ५ को सरकारको सचिव

लासमोहर सदर मिति २०३०।२।१९।६

धो ५ को सरकारको छापाखानामा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(5)

7 12 13 14 15

1. The first part of the document is a list of names and their corresponding addresses. The names are: John Doe, Jane Smith, and Bob Johnson. The addresses are: 123 Main St, 456 Elm St, and 789 Oak St.

10) (1) $\frac{1}{2}$ (2) $\frac{1}{3}$ (3) $\frac{1}{4}$ (4) $\frac{1}{5}$ (5) $\frac{1}{6}$ (6) $\frac{1}{7}$ (7) $\frac{1}{8}$ (8) $\frac{1}{9}$ (9) $\frac{1}{10}$ (10) $\frac{1}{11}$ (11) $\frac{1}{12}$ (12) $\frac{1}{13}$ (13) $\frac{1}{14}$ (14) $\frac{1}{15}$ (15) $\frac{1}{16}$ (16) $\frac{1}{17}$ (17) $\frac{1}{18}$ (18) $\frac{1}{19}$ (19) $\frac{1}{20}$ (20) $\frac{1}{21}$ (21) $\frac{1}{22}$ (22) $\frac{1}{23}$ (23) $\frac{1}{24}$ (24) $\frac{1}{25}$ (25) $\frac{1}{26}$ (26) $\frac{1}{27}$ (27) $\frac{1}{28}$ (28) $\frac{1}{29}$ (29) $\frac{1}{30}$ (30) $\frac{1}{31}$ (31) $\frac{1}{32}$ (32) $\frac{1}{33}$ (33) $\frac{1}{34}$ (34) $\frac{1}{35}$ (35) $\frac{1}{36}$ (36) $\frac{1}{37}$ (37) $\frac{1}{38}$ (38) $\frac{1}{39}$ (39) $\frac{1}{40}$ (40) $\frac{1}{41}$ (41) $\frac{1}{42}$ (42) $\frac{1}{43}$ (43) $\frac{1}{44}$ (44) $\frac{1}{45}$ (45) $\frac{1}{46}$ (46) $\frac{1}{47}$ (47) $\frac{1}{48}$ (48) $\frac{1}{49}$ (49) $\frac{1}{50}$ (50) $\frac{1}{51}$ (51) $\frac{1}{52}$ (52) $\frac{1}{53}$ (53) $\frac{1}{54}$ (54) $\frac{1}{55}$ (55) $\frac{1}{56}$ (56) $\frac{1}{57}$ (57) $\frac{1}{58}$ (58) $\frac{1}{59}$ (59) $\frac{1}{60}$ (60) $\frac{1}{61}$ (61) $\frac{1}{62}$ (62) $\frac{1}{63}$ (63) $\frac{1}{64}$ (64) $\frac{1}{65}$ (65) $\frac{1}{66}$ (66) $\frac{1}{67}$ (67) $\frac{1}{68}$ (68) $\frac{1}{69}$ (69) $\frac{1}{70}$ (70) $\frac{1}{71}$ (71) $\frac{1}{72}$ (72) $\frac{1}{73}$ (73) $\frac{1}{74}$ (74) $\frac{1}{75}$ (75) $\frac{1}{76}$ (76) $\frac{1}{77}$ (77) $\frac{1}{78}$ (78) $\frac{1}{79}$ (79) $\frac{1}{80}$ (80) $\frac{1}{81}$ (81) $\frac{1}{82}$ (82) $\frac{1}{83}$ (83) $\frac{1}{84}$ (84) $\frac{1}{85}$ (85) $\frac{1}{86}$ (86) $\frac{1}{87}$ (87) $\frac{1}{88}$ (88) $\frac{1}{89}$ (89) $\frac{1}{90}$ (90) $\frac{1}{91}$ (91) $\frac{1}{92}$ (92) $\frac{1}{93}$ (93) $\frac{1}{94}$ (94) $\frac{1}{95}$ (95) $\frac{1}{96}$ (96) $\frac{1}{97}$ (97) $\frac{1}{98}$ (98) $\frac{1}{99}$ (99) $\frac{1}{100}$ (100) $\frac{1}{101}$ (101) $\frac{1}{102}$ (102) $\frac{1}{103}$ (103) $\frac{1}{104}$ (104) $\frac{1}{105}$ (105) $\frac{1}{106}$ (106) $\frac{1}{107}$ (107) $\frac{1}{108}$ (108) $\frac{1}{109}$ (109) $\frac{1}{110}$ (110) $\frac{1}{111}$ (111) $\frac{1}{112}$ (112) $\frac{1}{113}$ (113) $\frac{1}{114}$ (114) $\frac{1}{115}$ (115) $\frac{1}{116}$ (116) $\frac{1}{117}$ (117) $\frac{1}{118}$ (118) $\frac{1}{119}$ (119) $\frac{1}{120}$ (120) $\frac{1}{121}$ (121) $\frac{1}{122}$ (122) $\frac{1}{123}$ (123) $\frac{1}{124}$ (124) $\frac{1}{125}$ (125) $\frac{1}{126}$ (126) $\frac{1}{127}$ (127) $\frac{1}{128}$ (128) $\frac{1}{129}$ (129) $\frac{1}{130}$ (130) $\frac{1}{131}$ (131) $\frac{1}{132}$ (132) $\frac{1}{133}$ (133) $\frac{1}{134}$ (134) $\frac{1}{135}$ (135) $\frac{1}{136}$ (136) $\frac{1}{137}$ (137) $\frac{1}{138}$ (138) $\frac{1}{139}$ (139) $\frac{1}{140}$ (140) $\frac{1}{141}$ (141) $\frac{1}{142}$ (142) $\frac{1}{143}$ (143) $\frac{1}{144}$ (144) $\frac{1}{145}$ (145) $\frac{1}{146}$ (146) $\frac{1}{147}$ (147) $\frac{1}{148}$ (148) $\frac{1}{149}$ (149) $\frac{1}{150}$ (150) $\frac{1}{151}$ (151) $\frac{1}{152}$ (152) $\frac{1}{153}$ (153) $\frac{1}{154}$ (154) $\frac{1}{155}$ (155) $\frac{1}{156}$ (156) $\frac{1}{157}$ (157) $\frac{1}{158}$ (158) $\frac{1}{159}$ (159) $\frac{1}{160}$ (160) $\frac{1}{161}$ (161) $\frac{1}{162}$ (162) $\frac{1}{163}$ (163) $\frac{1}{164}$ (164) $\frac{1}{165}$ (165) $\frac{1}{166}$ (166) $\frac{1}{167}$ (167) $\frac{1}{168}$ (168) $\frac{1}{169}$ (169) $\frac{1}{170}$ (170) $\frac{1}{171}$ (171) $\frac{1}{172}$ (172) $\frac{1}{173}$ (173) $\frac{1}{174}$ (174) $\frac{1}{175}$ (175) $\frac{1}{176}$ (176) $\frac{1}{177}$ (177) $\frac{1}{178}$ (178) $\frac{1}{179}$ (179) $\frac{1}{180}$ (180) $\frac{1}{181}$ (181) $\frac{1}{182}$ (182) $\frac{1}{183}$ (183) $\frac{1}{184}$ (184) $\frac{1}{185}$ (185) $\frac{1}{186}$ (186) $\frac{1}{187}$ (187) $\frac{1}{188}$ (188) $\frac{1}{189}$ (189) $\frac{1}{190}$ (190) $\frac{1}{191}$ (191) $\frac{1}{192}$ (192) $\frac{1}{193}$ (193) $\frac{1}{194}$ (194) $\frac{1}{195}$ (195) $\frac{1}{196}$ (196) $\frac{1}{197}$ (197) $\frac{1}{198}$ (198) $\frac{1}{199}$ (199) $\frac{1}{200}$ (200) $\frac{1}{201}$ (201) $\frac{1}{202}$ (202) $\frac{1}{203}$ (203) $\frac{1}{204}$ (204) $\frac{1}{205}$ (205) $\frac{1}{206}$ (206) $\frac{1}{207}$ (207) $\frac{1}{208}$ (208) $\frac{1}{209}$ (209) $\frac{1}{210}$ (210) $\frac{1}{211}$ (211) $\frac{1}{212}$ (212) $\frac{1}{213}$ (213) $\frac{1}{214}$ (214) $\frac{1}{215}$ (215) $\frac{1}{216}$ (216) $\frac{1}{217}$ (217) $\frac{1}{218}$ (218) $\frac{1}{219}$ (219) $\frac{1}{220}$ (220) $\frac{1}{221}$ (221) $\frac{1}{222}$ (222) $\frac{1}{223}$ (223) $\frac{1}{224}$ (224) $\frac{1}{225}$ (225) $\frac{1}{226}$ (226) $\frac{1}{227}$ (227) $\frac{1}{228}$ (228) $\frac{1}{229}$ (229) $\frac{1}{230}$ (230) $\frac{1}{231}$ (231) $\frac{1}{232}$ (232) $\frac{1}{233}$ (233) $\frac{1}{234}$ (234) $\frac{1}{235}$ (235) $\frac{1}{236}$ (236) $\frac{1}{237}$ (237) $\frac{1}{238}$ (238) $\frac{1}{239}$ (239) $\frac{1}{240}$ (24

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।